

सबै स्थानीय तह वा वडा समितिबाट कपाली तमसुक

प्रमाणित गर्दा ध्यान दिनुपर्ने कुराहरु

कपाली तमसुक प्रमाणीकरण बारे भएको कानूनी व्यवस्था

मुलुकी देवानी संहिता २०७४ लागु भएको २०७५ भद्रौ १ गते देखि । सो प्रारम्भ भएको मिति देखिका ५० हजार रुपैयाँभन्दा बढीका घरायशी कपाली तमसुक स्थानीय तह वा वडा समितिबाट कारणीहरुको रोहबरमा प्रमाणित गर्नु पर्ने अनिवार्य कानूनी व्यवस्था गरेको ।

तर ऐन लागु हुनु पूर्व भए गरे वा खडा गरेका १० वर्ष हृदम्न्याद हुने कपाली तमसुकहरु प्रमाणित गराउन नपर्ने गरेको थियो । त्यतिबेला ऐन लागु हुँदाको अवस्था २०७५ मा । (दफा ३६ प्रतिबन्धात्मक वाक्यांश)

हाल केही नेपाल ऐनलाई संशोधन गर्ने मिति २०८०।।।२० मा जारी अध्यादेशले सो दफा ३६ को उपदफा ३ पछि (३ क) र (३ ख) थपिएका छन् ।

(३ क) मा २०७५ भद्रौ १ अगाडि भएका पुराना कपाली तमसुक पनि स्थानीय तह वा वडा समितिको कार्यालयबाट प्रमाणित गराउनु पर्ने कानूनी व्यवस्था भएको ।

त्यस्ता पहिले प्रमाणित नगराइएका लेनदेन कारोबारका लिखतहरु ६ महिनाभित्र प्रमाणित गराउनु पर्ने ।

(३ ख) प्रमाणित गर्नु अघि सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले त्यस्तो लिखत ब्रमोजिमको कारोबारको सत्यता सम्बन्धमा आवश्यक जाँचबुझ गर्न सक्नेछ ।

लिखत दर्ता गरेको अभिलेख राख्नु पर्नेछ । दफा ६

२०७५ भद्रौ १ गते अधिका कपाली तमसुक वा लेनदेनका लिखत स्थानीय तह वा वडा समितिले प्रमाणित गर्नु अन्दा पहिले कानूनत केही कुराहरु विचार गर्नु पर्ने हुन्छ ।

कपाली तमसुक प्रमाणित गर्दा विचार गर्नु पर्ने कुराहरु

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश (जारी २०८०।।।२०) अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ३६ को उपदफा ३ को देहाय (३ ख) वमोजिम स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयबाट ६ महिना (अर्थात् २०८० कर्तिक १९ गते) भित्र लेनदेन कारोबारका लिखत प्रमाणित गराउँदा अपनाउनु पर्ने कार्यविधिहरु:

क) लेनदेन कारोबारको लिखत प्रमाणित गर्नु अघि संबन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले त्यस्तो लिखत वमोजिमको कारोबारको सत्यता संबन्धमा आवश्यक जाँचबुझ गर्दा अपनाउनु पर्ने प्रकृयाहरु:

- १) लिखत (तमसुक) प्रमाणित गर्नेका लागि साहु र कृष्णी वडा कार्यालयमा उपस्थित हुँदा लेनदेन गरेको रकममा विवाद नभएमा लिखत सनाखत गरिदिने।
- २) लिखत सनाखतका लागि साहु र आसामी वडा कार्यालयमा उपस्थित भएपनि उनीहरु वीच लेनदेन भएको रकममा सहमति नभएमा लिखत तयार गर्ने लेखन्दास र लिखतमा साक्षी बसेका व्यक्तिहरुलाई उपस्थित गराउनु पर्ने।
- ३) माथि २ नं मा उल्लेखित व्यक्तिहरु प्रत्येकलाई कृष्ण लिएको यकीन रकम के कति हो, भनि प्रत्येक व्यक्तिहरुलाई छुट्टाछुट्टै लिखित रूपमा सोधपुछ गर्ने।
- ४) साहु र आसामी वीच लेनदेन हुँदा नगद, जिन्सी, चेक वा अन्य कुन माध्यमबाट लेनदेन भएको थियो भनी सोधपुछ गर्ने।
- ५) साहु र आसामी दुवै पक्ष लिखत सनाखत गर्ने मञ्जूरी भएमा र साक्षीहरुले पनि उक्त रकम नै वास्तविक लेनदेन भएको रकम हो भनी सनाखत गरिदिएमा लिखत प्रमाणित गरिदिने।

६) साहु र आसामी दुवै पक्ष लिखत सनाखतको लागि उपस्थित भएपनि साहु र आसामी वीच वास्तविक लेनदेन भएको मिति र रकम संबन्धमा विवाद भएमा अर्थात लेनदेन गरेको रकममा सहमति नभएमा सोही व्यहोरा कैफियत जनाई सनाखत गरिदिने।

ख) लिखत (तमसुक) सनाखतका लागि साहु र आसामी एकसाथ उपस्थित नभएमा अपनाउनु पर्ने कार्यविधि:

१) साहु वाट कृष्णीको मोबाइल नंबर वा टेलिफोन नंबर र लिखत गर्दाको र हालको यकीन ठेगाना लिखित रूपमा उपलब्ध गराउने।

२) कृष्णीको मोबाइल वा टेलिफोन नंबर उपलब्ध गराएकोमा सोझौ कुराकानी गरी कृष्ण रकम यकीन गर्ने।

३) कृष्णीको मोबाइल वा टेलिफोन नभएमा निजको वतन खुल्ने ठेगानामा गई वा पत्राचार गरी वडा समितिको कार्यालयमा उपस्थित गराइ सोधपुछ गरी कारोबार वा लेनदेन भएको यकीन रकम पता लगाई लिखत सनाखत गर्ने।

४) कृष्णी घर गाँउमा नभै देश भित्रकै अर्को गाँउ जिल्लामा भएमा घर परिवारका सदस्यहरु मध्ये घरको मुख्य भै घर व्यवहार चलाउने व्यक्तिलाई मोबाइल टेलिफोन वा पत्राचार मार्फत उपस्थित गराइ सोधपुछ गरी सनाखत गरिदिने।

५) कृष्णी विदेशमा भएकोले निजलाई प्रत्यक्ष रूपमा सोधपुछ मार्फत रकम एकिन गर्न नसकिएमा मोबाइल, टेलिफोन वा सामाजिक सञ्जाल मार्फत सोधपुछ गरी लेनदेन रकम यकीन गरी लिखत सनाखत गरिदिने।

६) अरमग्दुर प्रयत्न गर्दा पनि कृष्णी नभोटिएमा टोल, छिमेकका व्यक्तिहरुसँग छलफल सोधपुछ गरेर सोही व्यहोरा लिखतमा जनाई लिखत सनाखत गरिदिने।